


नयाँ कोरोना भाइरस संक्रामक रोगका प्रभावका कारणले ब्यवसाय बन्द या बेरोजगार हुन् पुगेर, दैनिक जिबनयापको लागि आर्थिक (नेपाली) समस्यामा पर्नुभएको महानुभावहरूलाई

2021 नोभेम्बर 24

अस्थाइ ऋणको आपतकालीन कोष सम्बन्धि जानकारी

प्रत्येक प्रान्तको सामाजिक कल्याण परिषदले कम आय भएका परिवारहरूलाई, दैनिक जिबनयापन खर्च जस्ता आवश्यक पर्ने पैसा ऋण दिने कल्याणकारी कोष ऋण प्रणाली लागु गरेको छ । यस प्रणाली अन्तर्गत नयाँ कोरोनाभाइरस संक्रामक रोगको प्रभावले गर्दा, कम आय भएका परिवारहरू बाहेक अन्य परिवारहरूलाई पनि ऋण दिने लक्षित समुहलाई बिस्तार गरि, ब्यवसाय बन्द या बेरोजगार हुन् पुगेर दैनिक जिबनयापको लागि आर्थिक समस्यामा परेका व्यक्तिहरूलाई लक्षित गरिएका, **ऋण भुक्तानी छुटको विशेष अवस्था प्रदान गरिएको** आपतकालीन सानाकोषहरूको विशेष ऋण प्रदान गर्दछ । विशेष ऋण सम्बन्धि बृस्तित विवरणहरूको लागि पछाडी हेर्नु होला । त्यसैगरि, बृस्तित विवरणहरू बुझ्नको लागि निम्न स्थानमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

ऋण आवेदनको प्रक्रिया



आवेदन ठेगाना

सामाजिक कल्याण निगम सेन्दाई समाज कल्याण परिषद
कृपया फोन द्वारा सोधपुछ तथा परामर्श लिनुहोस ।

सिधै रुपमा परामर्शको लागि नआउनुहोला ।

070-1398-1681 / 070-3105-3485

080-9190-5476 / 090-6088-4507

080-9190-2546 / 080-7998-2206

080-4478-5025 / 090-6071-5795

खुल्ने समय (कार्यालय दिन 9:00~16:00)

माथिको सम्पर्क ठेगाना 2022 मार्च महिनाको मसान्त सम्मको लागि रहने छ।

※ दोभाषे सुबिधा आवश्यक पर्ने व्यक्तिले सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
「दोभाषे सहयोगी टेलीफोन」 022-224-1919 (9:00~17:00) मा सम्पर्क गर्नुहोला

यस पटकको विशेष अवस्थाको नयाँ ब्यवस्था स्वरूप, तिर्नुपर्ने ऋण भुक्तानीको समयमा, अझपनि आम्दानी घटी रहेर आवासीय कर छुट गरिएका परिवारहरूको ऋण भुक्तानी छुट पाउने कुरा संभव हुने गराइएको छ ।

रातो अक्षर चाँही पहिले
तोकिएको सर्तहरूलाई अलि
खुकुलो गरिएको वस्तु हो

मुख्य रूपमा ब्यवसाय बन्द भएकाहरूको लागि (आपतकालीन साना कोष)

हामी तत्कालका लागि अस्थाइ रूपमा, जीवन धान्न कठिनाइ भएको अवस्थामा थोरै रकमको ऋण सहायता उपलब्ध गराउदछौं ।

- लक्षित समुह
नयाँ कोरोना भाइरसको प्रभाव परि, काम ब्यवसाय बन्द इत्यादिका कारण आम्दानीमा कमी आएको भै, आपतकाली र तत्काल जिबिका चलाउन ऋणको आवश्यक परेको परिवार
- ※ अहिले सम्म आम्दानि कम भएको परिवारमा मात्र सिमित रहेकोमा अहिले अरुमा पनि बिस्तार गरिएको छ ।
- ※ नयाँ कोरोनाका कारण आय घटेमा, ब्यवसाय बन्द नभएका हरुमा पनि यो लागु हुनेछ ।
- अधिकतम ऋण रकम
 - स्कूल लगायतका ब्यवसाय बन्द, स्वरोजगार भएका व्यक्ति आदिको विशेष अवस्थामा 2 लाख वा सो भन्दा कम
 - त्यस भन्दा बाहेकको अवस्थामा 1 लाख वा सो भन्दा कम
- ※ विशेष परिस्थितिको लागि, तपाईंले पछि तिर्ने गरि 2 लाख एन सम्म पैसा लिन मिल्ने सुबिधा उपलब्ध भएको छ ।
- लागु अवधि
1 वर्ष भित्र
- ※ यो अहिले चलेको 2 महिना सम्मको सिमालाइ बिस्तार गरिएको नीति हो
- ※ 2022 को डिसेम्बर मसान्त भन्दा पहिलेनै ऋण भुक्तानीको समयावधि तोकिएको अवस्थाका व्यक्तिहरु भएमा उक्त अवधि लम्ब्याएर 2022 को डिसेम्बर मसान्त सम्म गरिएको छ ।
- फिर्ता गर्ने अवधि
2 वर्ष भित्र
- ※ यो अहिले चलेको 12 महिना सम्मको सिमालाइ बिस्तार गरिएको नीति हो
- यस ऋणको ब्याज तथा गारंटरको आवश्यक पर्दैन
- आवेदन ठेगाना
सेन्डाई समाज कल्याण परिषद

मुख्यतया बेरोजगार व्यक्तिहरूको लागि । (बृहत सहायता कोष)

※ बृहत कोष भित्रको जीवनयापन सहायता रकम

तपाइलाइ दैनिक जिबन यापन पूर्वस्थानमा नफर्के सम्म आवश्यकता पर्ने खर्चहरूको लागि ऋण देइनेछ ।

- लक्षित समुह
नयाँ कोरोनाभाइरसबाट प्रभावित परिवारहरू जसलाई कम आय र बेरोजगारीका कारण आफ्नो दैनिक जीवन धान्न कठिनाई भइरहेको छ
- ※ अहिले सम्म आम्दानि कम भएको परिवारमा मात्र सिमित रहेकोमा अहिले अरुमा पनि बिस्तार गरिएको छ ।
- ※ नयाँ कोरोनाका कारण आय घटेमा, ब्यवसाय बन्द नभएका हरुमा पनि यो लागु हुनेछ ।
- अधिकतम ऋण रकम
 - (दुइ जना भन्दा बढी) महिनाको 2 लाख भन्दा कम
 - (एकल व्यक्ति) महिनाको 1 लाख 50 हजार भन्दा कम
- ऋणलिने अवधि : सामान्यतया 3 महिना भित्र
- लागु अवधि
1 वर्ष भित्र
- ※ यो अहिले चलेको 6 महिना सम्मको सिमालाइ बिस्तार गरिएको नीति हो
- ※ 2022 को डिसेम्बर मसान्त भन्दा पहिलेनै ऋण भुक्तानीको समयावधि तोकिएको अवस्थाका व्यक्तिहरु भएमा उक्त अवधि लम्ब्याएर 2022 को डिसेम्बर मसान्त सम्म गरिएको छ ।
- फिर्ता गर्ने अवधि
10 वर्ष भित्र
- यस ऋणको लागि
ब्याज तथा गारंटरको आवश्यक पर्दैन
- आवेदन ठेगाना
सेन्डाई समाज कल्याण परिषद